

# Psa

## Chapter 4

Nepali Interlinear

Reference: Nepali ERV

אֱלֹהֵי עֲנֵנִי בְּקִרְאֵי לְדָוִד מְזֻמָּר בְּנִינֹת לְמִנְצֶה 1  
हे-मेरो-परमेश्वर मलाई-उत्तर-दिनुहोस् मैले-पुकार्दा दाऊदको भजन तारे-बाजाहरूमा सङ्गीत-निर्देशकको-लागि  
[H0430](#) [H7121](#) [H1732](#) [H4210](#) [H5058](#) [H5329](#)

תְּפִלָּתִי וְשִׁמְעֵ רִנָּתִי לִי הַרְחֵבְהָ בְּצֵרָה צָדִיק 2  
मेरो-प्रार्थना र-सुन्नुहोस् कृपा-गर्नुहोस् मलाई तपाईंले-विशाल-पार्नुभयो सङ्कटमा धार्मिकताको  
[H8605](#) [H8085](#) [H7337](#) [H6664](#)

हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!

תִּבְקָשׁוּ רִיק תְּאַהֲבֵנוּ לְכַלְמָה כְּבוֹדִי מָה עָרָה אִישׁ בְּנֵי 2  
तिमीहरूले-खोज्छौ व्यर्थतालाई तिमीहरूले-प्रेम-गर्छौ अपमानमा मेरो-गौरवलाई कति कहिलेसम्म मानिसका छोराहरू  
[H1245](#) [H7385](#) [H0157](#) [H3639](#) [H3519](#) [H4100](#) [H5704](#) [H0376](#)

סֵלָה: קִבֹּץ  
सेलाह झूटलाई  
[H5542](#) [H3577](#)

हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।

אֵלֵינוּ: בְּקִרְאֵי שִׁמְעֵ יְהוָה לֹא חָסִיד יְהוָה הַפְּלֵה כִּי-וְדַעַן 3  
उहाँलाई मैले-पुकार्दा सुन्नुहुन्छ परमप्रभुले आफ्नो-लागि भक्तलाई परमप्रभुले छुट्याउनुभएको-छ कि र-जान्दछौ  
[H0413](#) [H7121](#) [H8085](#) [H3068](#) [H2623](#) [H3068](#) [H6395](#) [H3045](#)

तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।

סֵלָה: וְדַעַן מִשְׁכַּבְּכֶם עַל-בְּלִבְבְּכֶם אָמְרוּ וְאָל-תָּחַטְאוּ רָגְזוּ 4  
सेलाह र-चुप-रहनुहोस् तिमी-शय्यामा माथि आफ्नो-हृदयमा भन्नुहोस् पाप तर-नगर्नुहोस् काँधुहोस्  
[H5542](#) [H4904](#) [H3824](#) [H0559](#) [H2398](#) [H0408](#) [H7264](#)

यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।

יְהוָה: אֵל-רַב־טָחוֹן צָדִיק זְבָחֵי זְבָחוֹ 5  
परमप्रभुमा तिर र-भरोसा-राख्नुहोस् धार्मिकताको धार्मिकताका-बलिहरू चढाउनुहोस्  
[H3068](#) [H0413](#) [H0982](#) [H6664](#) [H2077](#) [H2076](#)

परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ, र उहाँमा भरोसा राख।

יְהוָה: פְּתֹחַ אֹר-עֲלֵינוּ טוֹב יִרְאֵנוּ מִי-אֲמָרִים רְבִים 6  
हे-परमप्रभु तपाईंको-अनुहारको ज्योति हाम्रोमाथि उठाउनुहोस् भलाइ देखाउनेछ-हामीलाई कसले भन्छन् धेरैले  
[H3068](#) [H6440](#) [H0216](#) [H5375](#) [H7200](#) [H4310](#) [H0559](#)

धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”

רְבוּ: וְתִירוּשָׁם הִנֵּנּוּ מִלֵּט בְּלִבִּי שִׂמְחָה נִתְחַד 7  
प्रशस्त-भयो र-दाखरस तिनीहरूको-अन्न जबदेखि मेरो-हृदयमा आनन्द तपाईंले-दिनुभयो  
[H7231](#) [H8492](#) [H1715](#) [H6256](#) [H8057](#) [H5414](#)

हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसंग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।

לְבִטָּח  
सुरक्षित-रूपमा  
[H0983](#)

לְבַדָּה  
अकेलै  
[H0910](#)

יְהוָה  
हे-परमप्रभु  
[H3068](#)

אֶתָּה  
तपाईं-एकलै

כִּי-  
किनभने

וְאִישׁוֹ  
र-निद्रा-पछु  
[H3462](#)

אֶשְׂכְּבָה  
म-सुत्छु  
[H7901](#)

יַחְדָּו  
सँगै

בְּשָׁלוֹם  
शान्तिमा  
[H7965](#)

8

תּוֹשִׁיבִי:  
बसाल्नुहुन्छ-मलाई  
[H3427](#)

जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।